

आइची प्रान्तमा आपत्काल घोषणा गरिएको छ। (मे 6 बुधवारका दिन सम्म)
आपत्काल घोषणा, नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या बढ्न नदिनको लागि रहेको र यसका लागि आइची प्रान्तका गभर्नरले नागरिकहरूलाई निम्न कुरामा ध्यान दिन अनुरोध गरेका छन् ।

- ① कृपया निम्न तीन कुराहरूमा ध्यान दिनुहोला।
 - हावा खुला रूपमा प्रवाह नहुने स्थानमा नजानुहोस।
 - धेरै व्यक्तिहरू भेला भएको वा हुने ठाउँमा नजानुहोस्।
 - मानिसहरू नजिकिएर कुरा गर्ने स्थानमा नजानुहोस।
 - ② सकेसम्म घर बाट बाहिर ननिस्कनुहोला। यद्यपि, खाद्यान्न र औषधि जस्ता दैनिक जीवनको लागि अपरिहार्य वस्तुहरू किन्न जान सकिनेछ।
 - ③ सांगीतिक र खेलकुद जस्ता मानिसहरू जमघट हुने कार्यक्रमहरू नगर्नुहोला।
- * घर बाहिर निस्कदा कुनै प्रक्रियाको आवश्यक छैन।
 - * सुपरमार्केट, फार्मसी, ग्यास स्टेशनहरू खुला हुने हुँदा खाद्यान्न, औषधि, पेट्रोल जस्ता दैनिकी जीवनका अपरिहार्य वस्तुहरू खरिद गर्न सक्नुहुनेछ।
 - * ट्रेन वा बसको प्रयोग गर्न सक्नुहुन्छ।
 - * अस्पतालहरू साधारण रूपमा खुल्ला रहनेछ।
 - * थोरै मानिस भएका ठाउँमा हिड्डुल गर्न सकिने साथै कम मानिस भएका पार्कमा व्यायाम गर्न पनि सक्नुहुन्छ।
 - * सडक बन्द हुने छैन।
 - * बैंकबाट पैसा झिक्न पनि सकिनेछ।

【NIC को अनुरोध】

बाहिर जाने र धेरै व्यक्तिहरू संग सम्पर्क हुन बाट जोगिन, कृपया नागोया अन्तर्राष्ट्रिय केन्द्र (एनआईसी) संग परामर्श र सम्पर्क गर्दा पनि सकेसम्म टेलिफोन वा इ-मेल प्रयोग गर्नुहोस्।

फोन: 052-581-0100

ईमेल: nepali@nic-nagoya.or.jp

愛知県に緊急事態宣言が出されました。(5月6日(水)まで)

緊急事態宣言をするのは、新型コロナウイルスに感染する人が増えないよう、愛知県知事が皆さんに次のことをお願いするためです。

- ① 次の3つの場所に気を付けてください。
 - ・ 空気の入れ替えができないところに行かないでください。
 - ・ たくさんの人が集まる場所に行かないでください。
 - ・ 人と人が近くで話すところに行かないでください。

- ② 家の外に出ないでください。ただし、食べ物や薬など、生活に必要なものは買いに行くことができます。

- ③ 音楽やスポーツなど、人が集まるイベントをしないでください。

※ 外に出るのに、手続きは必要ありません。

※ スーパー、薬局、ガソリンスタンドは開いているので、食べ物、薬、ガソリンなど、生活に必要なものは売っています。

※ 電車やバスに乗ることもできます。

※ 病院も開いています。

※ 人が少ない場所での散歩、人が少ない公園などで体操することはできます。

※ 道路を止めることはありません。

※ 銀行でお金をおろすこともできます。

【NICからのお願い】

外に出ること、人と接することを避けるため、名古屋国際センター(NIC)への相談や連絡は、できるだけ電話かメールを使ってください。

電話：052-581-0100

メール：nepali@nic-nagoya.or.jp